

Bank Address (बैंक ठेगाना)

Date (मिति)   -

Customer ID (ग्राहक नं.)

Account No (खाता नं.)

I/We wish to open the following account with your Bank and undertake to comply, observe and be bound by the Rules and Regulations made and amended by the Bank from time to time pertaining to such accounts.

म/हामी निम्न उल्लिखित विवरण अनुसारको खाता खोली दिनुहुन अनुरोध गर्दछु/गर्दछौं र यस खाता सम्बन्धी बैंकले लागू गर्ने/समय समयमा संशोधन गर्ने नीति नियमहरूको पूर्ण पालना गर्न मञ्जुर गर्दछु/गर्दछौं ।

**Account Details (खाताको विवरण)**

Account Holder Name (In Block Letters) (In English)

खातावालाको नाम (देवनागरीमा)

**Registration Details (दर्ताको विवरण)**

Constitution (संरचना)

Proprietorship (एकल व्यवसाय)  Partnership (सामूहिक)  Pvt.Ltd. (प्रा.लि.)  Public Ltd. (पब्लिक लि.)  Others ..... (Specify) (सुलाउनुहोस्)

Office of Registration (दर्ता भएको कार्यालय)  Place of Registration (दर्ता भएको कार्यालय)

Date of Registration (दर्ता मिति)  Registration No. (दर्ता नं.)

License No. (ईजाजत नं.)  PAN No. (स्थाई ले नं.)  VAT No. (व्याट नं.)

**Registered Address (दर्ता ठेगाना)**

House No. (घर नं.)  Ward No. (वडा नं.)  Street/Tole (सडक/टोल)

Municipality/RMC (न.पा./गा.पा.)  District (जिल्ला)  Phone No. (फोन नं.)

Fax No. (फ्याक्स नं.)  Email (इमेल)  Website (वेबसाईट)

**Current Address (हालको ठेगाना)**

House No. (घर नं.)  Ward No. (वडा नं.)  Street/Tole (सडक/टोल)

Municipality/RMC (न.पा./गा.पा.)  District (जिल्ला)  Phone No. (फोन नं.)

Fax No. (फ्याक्स नं.)  Email (इमेल)  Website (वेबसाईट)

Name of Key contact official (मुख्य सम्पर्क व्यक्तिको नाम)

Mobile No. of Key contact official (मुख्य सम्पर्क व्यक्तिको मो. नं.)

Mobile No. of Authorized Signatory (आधिकारीक हस्ताक्षर कर्ताको मो. नं.)

**Type Of Account- Mark [✓] As Appropriate (खाताको प्रकार- उपयुक्त ठाउँमा [✓] लगाउनुहोस्)**

Account Type (खाताको प्रकार)  Current (चलती)  Others ..... (Specify) (सुलाउनुहोस्)

Currency (मुद्रा)  NPR (रुपैयाँ)  USD (अमेरिकी डलर)  Others ..... (Specify) (सुलाउनुहोस्)

**Nature of Company, Organization Or Business (कम्पनी, संस्था, व्यवसायको प्रकार)**Area of Operation (संचालन क्षेत्र)  Nature of Business (व्यवसायको प्रकार) Number of Offices/Branches (कार्यालय/शाखा संख्या) **Transaction Detail (कारोबारको विवरण)**Purpose of Account (खाताको उद्देश्य)  Maximum Amount per Transaction (अधिकतम रकम प्रति कारोबार) 

Details (विवरण)	Number (संख्या)	Amount in Figure (रकम अंकमा)
Estimated Monthly Transactions (अनुमानित मासिक कारोबार)		
Estimated Annual Transactions (अनुमानित वार्षिक कारोबार)		

Location Map of Principal/Current Office (मुख्य/संचालन कार्यालयको मार्गचित्र)



Authorized Signatory(ies) and Seal (आधिकारीक दस्तखत र छाप)

(Please mention nearest prominent landmark like temple/department store/school etc.)

(कृपया नजिकको मन्दिर/स्कूल जस्ता कुनै खास स्थान/वस्तु को चिन्ह उल्लेख गर्नुहोला)

Note: In case of change in address, the bank must be informed immediately and the location map updated accordingly.

नोट: वसोवास गर्ने ठेगाना परिवर्तन भएमा बैंकलाई तुरुन्त नयाँ ठेगानाको नक्सा समेत जानकारी गराउनु पर्ने ।

**Details of Signatories (दस्तखत गर्नेको विवरण)**

S.No. (क्र.सं.)	Name (नाम)	Position/ Designation (तह/पद)	Full Residential Address with house & ward no. (वसोवासको पुरा ठेगाना, घर नं. र वार्ड नं. सहित)

Note: Please use additional sheet as required. / नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।

**Details of Board Members/Directors (बोर्ड सदस्यहरु/निर्देशकहरुको विवरण)**

S.No. (क्र.सं.)	Name (नाम)	Position/ Designation (तह/पद)	Full Residential Address with house & ward no. (वसोवासको पुरा ठेगाना, घर नं. र वार्ड नं. सहित)

Note: Please use additional sheet as required./ नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।



Operation of Account (खाताको संचालन)  Single (एकल)  Joint (संयुक्त)  Others (if any) (अन्य/यदि हो भने)

Special Instruction, if any. (विशेष निर्देशन छ भने)

**Bank Use Only (बैंकको प्रयोग का लागि मात्र)**

Cheque Book Ordered (चेक बुक मागिएको)  Yes (हो)  No (होइन) Amount Deposited (रकम जम्मा गरेको)  Yes (हो)  No (होइन)

Introducer's signature, Name and A/C No. Verified (परिचय कर्ताको दस्तखत, नाम र खाता नं. रजु गरेको)  Yes (हो)  No (होइन) If No, reason..... (यदि हैन भने, कारण)

Account Risk Grade  Low Risk  Medium Risk  High Risk

Reason of Risk Grade

Risk Grade of Introducer  Low Risk  Medium Risk  High Risk

Reason of Risk Grade

Checked By (जाँच गर्ने) .....

Date (B.S.) (मिति (ब.स.))    -    -

Approved By (प्रमाणित गर्ने) .....

Date (B.S.) (मिति (ब.स.))    -    -

To:  
Nepal Infrastructure Bank Ltd. (नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड)  
Bank Address (बैंक ठेगाना) .....  
Nepal (नेपाल)

Dear Sir/Madam (महोदय/महोदया),

In consideration of Nepal Infrastructure Bank Ltd. (Herein after referred to as the "Bank") opening and/or continuing the Current/Call/Fixed deposit or any other account(s) in my/our name(s) (hereinafter referred to as the 'Accounts') and providing banking facilities to me/ us, I/We agree to be bound by the terms and conditions set out below and agree that the account(s) will be governed by and are subject to these terms and conditions (hereinafter referred to as the 'Terms'). I/We also agree that all deposits whether Savings, Call, Current or Fixed in Nepalese Rupees or Foreign Currencies that may be placed by me/us with the Bank are subject to the prevailing rules and regulations of Nepal Rastra Bank and are governed by law in effect from time to time. These terms shall apply to each of the accounts of whatever nature hereafter opened with, continued with or maintained with the Bank or its successors or assigns.

मेरो/हाम्रो नाममा श्री नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (यसपछि बैंक भनी सम्बोधन गरिएको) मा चलती/कल/मुद्दती निक्षेप वा अन्य खाता (यसपछि खाता मात्र भनी सम्बोधन गरिएको) खोल्न/सञ्चालन गर्न वा मलाई र हामीलाई अन्य बैंकिङ सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु / गर्दछौं । म/हामी निम्न उल्लिखित शर्त बन्दछौं ह-रु (यसपछि शर्त मात्र भनी सम्बोधन गरिएको) पालना गर्ने र सो को अधिनमा रही खाता संचालन गर्न मञ्जुर छु/छौं । नेपाली वा विदेशी मुद्रामा म/हामीबाट बैंकमा राखिएको सबै निक्षेप चाहे त्यो बचत, कल, चलती वा मुद्दती कुनै खातामा राखिएको होस्, त्यो समय समयमा लागू हुने प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले तोकेको नियममित्र रही सञ्चालन हुनेछन् भन्ने कुरामा मेरो/हाम्रो पूर्ण मञ्जुरी रहेको छ । बैंक, यसको उत्तराधिकारी वा यसले तोकेको कुनै निकायमा यसपछि खोल्ने, सञ्चालन गरिने वा नियमित गरिने जस्तोसुकै प्रकृतिको खाताको लागि पनि यो शर्तहरू लागू हुनेछन् ।

**Terms and Conditions (शर्तहरू)**

Where the account(s) is/are opened by more than one person the words "I", "me" or "my" shall read as "we", "us" or "our" in these terms. The Terms shall bind each of the persons named in the accounts (hereinafter referred to as the "Customers" or "Account holders") individually or any one or more or all of them collectively and all agreements, obligations and liabilities of the customers with the Bank shall be joint and several.

एक जनाभन्दा बढी व्यक्तिको नाममा खाता खोल्नको अवस्थामा म र मेरा भन्ने शब्दले हामी र हाम्रो भन्ने जनाउँछ । यी शर्त बन्दछौं ह-रु खातामा नाम उल्लेख भएका हरेक व्यक्तिहरू (यसपछि सेवाग्राही भनी सम्बोधन गरिएको) को लागि व्यक्तिगत रूपमा वा एक वा बढी वा सबैजनालाई सामूहिक रूपमा बाध्यकारी हुने छन् र बैंकसँगको सेवाग्राहीको सबै सम्बन्धिता, जिम्मेवारी र दायित्व सामूहिक र/वा छुट्टाछुटै हुनेछन् ।

**A. Bank Accounts (बैंक खाता)**

- 1) We authorise the Bank (हामी बैंकलाई निम्न अधिकार प्रदान गर्दछौं)
  - i) To take actions in relation to the following matters on receipt of instructions or documents given or executed in accordance with the signing instructions specified in the account opening form until we give the Bank written notice to the contrary.  
मेरो खाता खोल्ने सम्बन्धी आवेदनले निर्दिष्ट गरिएअनुसारको खाता सञ्चालन सम्बन्धी निर्देशनमा उल्लेख भएबमोजिमको निर्देशन वा हस्ताक्षरित लिखत बैंकलाई प्राप्त भएपश्चात् सो सम्बन्धमा मेरो अन्यथा उल्लेख गरी अर्को लिखित सूचना उपलब्ध नगराएसम्म तल उल्लिखित विषयहरूमा आवश्यक कारवाही गर्ने ।
  - ii) For making payments of cheques, bills of exchange, promissory notes, standing orders, direct debts, issue of draft, mail and telegraphic transfers, purchase and sales of foreign currency and any other instructions to debit the Account(s) whether in credit or otherwise, and  
मेरो खातामा रकम भए वा नभए पनि त्यस्तो खाता स्वर्ण लेखी (डेबिट गरी) हामीले जारी गरेको चेक, विनिमयपत्र, प्रतिज्ञापत्र, स्थायी मुकानी, आदेश वमोजिम रकम मुकानी गर्ने तथा सोसँगै खाता डेबिट गर्ने, ड्राफ्ट, मेल तथा टेलिग्राफको माध्यमबाट रकमान्तर गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने ।
  - iii) To accept any other instructions related to Account operation including instructions for the closure of all or any of the Account(s).  
मेरो कुनै खास वा सबै खाता बन्द गर्ने लगायत खाता सम्बन्धी अन्य कुनै पनि आदेश वा निर्देशन स्वीकार गर्ने, तथा
- 2) We understand that any funds received by the Bank on our behalf shall be credited to the relevant Accounts unless the Bank receives written instructions from us to the contrary.  
मैले लिखित रूपमा अन्यथा निर्देश गरेको अवस्थामा बाहेक हाम्रो नाममा बैंकले प्राप्त गरेको कुनै पनि रकम सम्बन्धित खातामा जम्मा हुनेछ भन्ने सम्बन्धमा हामी जानकार छौं ।
- 3) We understand that the Bank acts only as our collecting agent and assumes no responsibility for the realisation of any items deposited with the Bank for collection. Proceed of cheques or other instruments deposited with the Bank are not available for

withdrawal until collected by the Bank. The Bank reserve the right to debit any of the Accounts that may have been exceptionally credited with an items subsequently unpaid on collection. The Bank may refuse to accept for collection cheques drawn in favour

of third parties or if the payee's name is not identical to our name on the Bank's record. The Bank may at any time credit to the Accounts any cheque or draft in favour of a third party crossed or denoted "A/C Payee" (or any words of similar effect). The Bank may at any time debit and recover from the Accounts the value of any instrument negotiated, purchased or collected by the Bank in the event that proceeds are not received against the same at any time and/or after receipt of proceeds, the account of the Bank is debited or proceeds recovered from the Bank upon return of the instrument by the drawee bank or correspondent of the Bank.

रकम संकलनका लागि बैंक समक्ष जम्मा गरिएको कुनै पनि विनिमय साधनका सम्बन्धमा बैंकले केवल मेरो संकलन प्रतिनिधि (प्रजेन्ट) को रूपमा मात्र कार्य गर्नेछ र सोको रकम असुली (realization) को सम्बन्धमा बैंकले कुनै पनि जिम्मेवारी वहन गर्ने छैन भन्ने कुराका सम्बन्धमा न जानकार छु। बैंक समक्ष जम्मा गरिएको चेक वा अन्य अधिकार पत्र (Other instruments) को रकम बैंकले संकलन गरी हाम्रो खातामा जम्मा नगरेसम्म किचन सकिने छैन। रकम संकलन हुन नसकेको कुनै अधिकारपत्र वापत मुलवस वा अपवादको रूपमा रकम जम्मा हुन गइरहेको कुनै पनि खाता डेबिट गरी असुल उपर गर्ने अधिकार बैंकमा सुरक्षित रहने छ। तेस्रो पक्षका नाममा सिधिएको वा मुक्तानी प्राप्तकर्ता (पेयी) को नाम बैंकको अभिलेखमा उल्लेख गराइएको मेरो नामसँग मेल नसक्ने किसिमको चेक संकलन गर्नमा बैंकले ईन्कार गरी जनाउन सक्नेछ। बैंकले तेस्रो पक्षका नाममा जारी भएका रेखाङ्कित वा सो जानिने त्यस्तै अन्य वाक्यांश उल्लेख भएका कुनै पनि चेक वा ड्राफ्ट खातामा जम्मा गर्न स्वीकार गर्ने छैन। बैंकले विनिमय संकलन गरेको कुनै पनि अधिकार पत्रको रकम असुली भई नआएको सङ्गमा कुनै पनि बचत खाता डेबिट गरी त्यस्तो अधिकारपत्रको मूल्य बैंकले असुल उपर गर्न सक्नेछ। रकम असुल भई आए पश्चात त्यस्तो अधिकार पत्रको जुन बैंक समक्ष सिधिएको हो वा बैंकको करेस्पण्डेन्ट बैंकबाट अधिकारपत्र फिर्ता भए पश्चात बैंकको खाता डेबिट गरिनेछ वा बैंकबाट सो वापतको रकम असुल उपर गरिनेछ।

- 4) The Bank may, in its absolute discretion, issue us with cheques in any form for the Accounts and may at any time in its discretion withdraw or recall the same. The Bank may also refuse to allow withdrawals except through such cheques. If a cheque-book is issued, we undertake to be responsible for its safe custody at all times and we will immediately notify the Bank if this or any of the cheques contained therein, is lost or stolen. We understand that the Bank may, in its absolute discretion accept from us any stop cheque instructions (either verbally or in writing) in case of lost, theft of entire cheque book or its cheque where we have lost the relevant cheque or in other circumstances in which it is allowed by the law and agreed by the Bank. We hereby undertake to indemnify the Bank against any loss, damages, costs (including any legal costs) or demands incurred as a result of in connection therewith. The Bank will not be liable for any loss due to payment of any lost or stolen cheques, unless the Bank had notice of such loss or theft at the time of payment.

बैंकले आफ्नो पूर्ण स्वविवेकमा मेरो खाताका लागि कुनै पनि स्वरूपमा हामीलाई चेक जारी गर्ने र कुनै पनि समयमा आफ्नो स्वविवेकमा त्यस्तो चेक फिर्ता लिन वा फिर्ता माग गर्न सक्नेछ। त्यस्तो चेक वाहेक अन्य माध्यमबाट रकम किचन सुविधा प्रदान गर्न बैंकले ईन्कार गर्न सक्नेछ। बैंकले जारी गरेको चेकलाई हरसमय सुरक्षित तवरले राख्ने जिम्मेवारी मेरो हुनेछ र कथंमकदाचित उक्त चेक बुक वा सोमा भएको कुनै पाना चोरी भएमा वा हराइमा तत्काल बैंकलाई सूचित गर्नेछु। मैले सम्बन्धित चेक हराएको वा चोरी भएको अवस्थामा वा कानुनले अनुमति दिएको वा बैंकले मञ्जुर गरेको अन्य कुनै परिस्थितिमा खाताबाट रकम मुक्तानी रोक्का गर्न मैले बैंकलाई अनुरोध गरेमा (लिखित वा मौखिक रूपमा) बैंकले आफ्नो पूर्ण स्वविवेक प्रयोग गरी त्यस्तो अनुरोध स्वीकार गर्न सक्नेछ। मैले वा मेरो तर्फबाट अन्य कुनै व्यक्तिले गर्न सक्ने त्यस्तो अनुरोध बैंकले स्वीकार गरेका कारण वा सोको सिलसिला वा जरियामा बैंकले कुनै हानि, नोक्सानी वा सर्च (कानुनी सर्च समेत) व्यहोर्नु परेमा बैंकलाई सोको हर्जाना तिर्नु बुझाउनु न प्रतिवद्ध छु। रकम मुक्तानी गर्दाका बसत बैंकलाई सूचना प्राप्त भइसकेको अवस्थामा वाहेक हराएको वा चोरी भएको चेकको रकम मुक्तानी हुन गइका कारण सूचित कुनै पनि हानि, नोक्सानीका लागि बैंक जिम्मेवार हुने छैन।

- 5) We accept that the provision of any overdraft facility or other accommodation by the Bank to us may be granted or refused at the sole discretion of the Bank. The continuance or withdrawal of such facility or accommodation at any time is also at the Bank sole discretion.

बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउने अधिविकर्ष वा अन्य वित्तीय सुविधा हामीलाई समेत उपलब्ध गराउने वा नगराउने भन्ने सम्बन्धमा निर्णय गर्न एकल स्वविवेकीय अधिकार बैंकलाई हुनेछ भन्ने कुरालाई म स्वीकार गर्दछु। एकपटक प्रदान गरिसकेको त्यस्तो सुविधालाई कुनै पनि बसत निरन्तरता दिने वा फिर्ता गर्ने भन्ने सम्बन्धमा स्वविवेक प्रयोग गर्ने अधिकार समेत बैंकमा निहित हुनेछ।

- 6) We will be liable for any overdraft or other facilities arising in connection with any of the Accounts and we hereby authorize the Bank to debit any of the Accounts with all or any mark-up, commission and other banking charges, costs and expenses (including legal costs) incurred in connection therewith at such rates as may be determined by the Bank from time to time in its absolute discretion. We will also pay to Bank any such amounts, in the manner and at such times, as may be required by the Bank in its absolute discretion.

कुनै पनि खाता सञ्चालनको क्रममा सूचना हुने ओभरड्राफ्ट (अधिविकर्ष) वा अन्य सुविधा वापतको कुनै पनि दायित्वका लागि म जिम्मेवार हुनेछु र त्यस्तो दायित्व धर्ब सो सम्बन्ध अनुसारको कमिशन, अन्य बैकिङ्ग दर हाम्रो कुनै पनि खाता डेबिट गरी असुल उपर गर्ने म बैंकलाई अस्वित्थार गर्दछु। साथै त्यस किसिमको कुनै पनि रकम बैंकले आफ्नो पूर्ण स्वविवेकमा निर्धारण गरिदिएको शर्त तथा मास अनुसार बैंकलाई तिर्नु बुझाउने छु।

- 7) As regards any and all amounts credited to Accounts during the period when any overdrafts or any other banking facilities in connection therewith are being provided by the Bank to us, such amounts shall firstly be applied by the Bank to reduce any mark-up payable on the overdrafts or any other banking facilities until the mark-up is paid in full. Then after any such amounts so credited be applied to reduce the principal amount of any such overdraft or any other banking facilities.

बैंकले उपलब्ध गराएको अधिविकर्ष वा सोसँग सम्बन्धित अन्य कुनै बैकिङ्ग सुविधाका सम्बन्धमा मेरो खातामा जम्मा गरिदिएको कुनै वा सबै रकमका हकमा, बैंकले सबैभन्दा पहिले त्यस्तो जम्मा भएको रकमबाट अधिविकर्ष बैंकले उपलब्ध गराएको अधिविकर्ष वा सोसँग सम्बन्धित अन्य कुनै बैकिङ्ग सुविधाका सम्बन्धमा मेरो खातामा जम्मा गरिदिएको कुनै वा सबै रकमका हकमा, बैंकले सबैभन्दा पहिले त्यस्तो जम्मा भएको रकमबाट अधिविकर्ष वा अन्य बैकिङ्ग सुविधाका सम्बन्धमा बैंकलाई तिर्नु बुझाउनु पर्ने रकम पूर्ण रूपमा चुका नभएसम्म सो असुल उपर गर्ने छ। तत्पश्चात मात्र खातामा जम्मा भएको त्यस्तो रकमबाट बैंकले उक्त अधिविकर्ष वा अन्य बैकिङ्ग सुविधा वापतको सावा रकम असुल उपर गर्नेछ।

- 8) The Accounts will be subject to applicable charges as per the Bank's schedule of such charges as revised from time to time. The Bank shall always be entitled without notice to us to recover from us and debit our accounts for any charges, expenses, fees, commissions, mark-up, penalties, withholding taxes, levies of government departments or authorities and any other impositions in respect of the Accounts or the balance in the Accounts. The Bank is authorized to reverse credit entries made in error. The Bank is also entitled to reverse debit entries made in error in relation to account. Any charges debited by the Bank are not refundable upon closure of any or all of the Accounts.

बैंकले समय समयमा निर्धारण गर्ने आफ्नो शुल्क तालिकामा उल्लेख गराइएको खाताका सम्बन्धमा तोकिएको शुल्क लाग्नेछन्। हामीलाई सूचना समेत नदिई कुनै पनि चार्ज, सर्च शुल्क, कमिशन, हर्जाना, स्रोतमा कर रकम, सरकारी विभाग वा निकायहरूको दै दस्तुर वा खाता वा सो खातामा जम्मा भएको रकमका सम्बन्धमा लाग्नु हुने अन्य कुनै पनि किसिमको कर, दायित्व, दै दस्तुर इत्यादि हामी बाट र / वा मेरो खाता डेबिट गरी असुल उपर गर्ने अधिकार बैंकमा सदैव रहने छ। बैंकलाई खातामा मुलवस प्रविष्ट हुन गइएको हिसाब सच्याई पुनः सही हिसाब प्रविष्ट (रिभर्स ईन्ट्री) गर्ने अधिकार हुनेछ। त्यसैगरी बैंकलाई खाताका सम्बन्धमा गरिएको जलत डेबिट ईन्ट्री सुरक्षण वा सम्पत्ति फुकुवा वा हस्तांतरण गर्न वा परिवर्तन गर्न मेरो बैंकलाई अस्वित्थार गर्दछु।

- 9) We authorise the Bank to release, transfer or give up of any securities or other property deposited with the Bank on our behalf or received from us for safekeeping, collection or for any other purpose against our written instruction.

सुरक्षा, संकलन वा अन्य कुनै पनि प्रयोजनका लागि मेरो तर्फबाट बैंक समक्ष जम्मा गरिएको वा बैंकले हामीबाट प्राप्त गरेको कुनै पनि सुरक्षण वा सम्पत्ति ग्रहण गर्न तथा मैले लिखित रूपमा निर्देशन गरे बमोजिम त्यस्तो कुनै सुरक्षण वा सम्पत्ति फुकुवा वा हस्तांतरण गर्न वा परिवर्तन गर्न म बैंकलाई अस्वित्थार गर्दछु।

- 10) The deposits and payments from account are governed by the laws of Government of Nepal. The payment of deposit account can be done through any bank branch after production of evidence of identity of the customer satisfactory to the Bank. The bank has right to charge any customary charges for such deposits or withdrawals.

निक्षेप तथा सो को मुक्तानी सम्बन्धमा नेपालको प्रचलित कानून लागू हुनेछ र नेपालमा अवस्थित नेपाल इन्फ्रस्ट्रक्चर बैंकको कुनै शाखामा जम्मा गरिएको निक्षेप सोही शाखा वा बैंकको अन्य शाखाबाट बैंकलाई मान्य हुने परिचयसम्बन्धी कागज प्रमाण पेश गरे पश्चात रकम जम्मा गर्ने तथा रकम किचन सकिन्छ । उक्त सुविधा प्रदान गरे वापत बैंकले समय समयमा स्वविवेक प्रयोग गरि शुल्क निर्धारण गर्न सक्ने छ ।

- 11) The rate of any interest payable on any account may be displayed by the Bank at its various branches in Nepal and we accept that this rate may be subject to change without notice to the customer. Interest on saving accounts opened in NPR and Foreign Currency accounts is calculated on a 365 days basis and payable as per nature of the product and Bank's policy. The Bank shall have the exclusive right to determine the basis for the calculation of the amounts payable as interest on any Savings and Term Deposit accounts. No interest will be payable by the Bank on current accounts in any currency.

कुनै पनि खातामा लाग्ने ब्याजदर बैंकले सबैले देखनेगरी नेपालमा रहेका आफ्ना विभिन्न शाखाहरूमा राख्न सक्नेछ र यस्तो ब्याजदर सूचना दिई वा नदिई परिवर्तन गराउन सक्नेछ । स्वदेशी तथा विदेशी मुद्राको वचत खातामा ब्याज गणना गर्दा ३६५ दिनको एक वर्षको हिसाबले मासिक न्यूनतम मौज्जातमा गणना गरी अर्धवार्षिक रूपमा (अर्थात् प्रत्येक पौष र आषाढ मसान्तमा) र आवधिक निक्षेपको हकमा भने मासा समाप्त भएपछि मुक्तानी दिईने छ । वचत तथा आवधिक खातामा बैंकले तिनै ब्याज गणना गर्ने र आवधिक निक्षेपको हकमा भने मासा समाप्त भएपछि मुक्तानी दिईनेछ । वचत तथा आवधिक खातामा बैंकले तिनै ब्याज गणना गर्ने आधार तय गर्ने सर्वाधिकार बैंकमा निहित हुनेछ । कुनै पनि मुद्रामा खोल्ने चल्ती खातामा बैंकले ब्याज मुक्तानी दिने छैन ।

- 12) We accept that unless specified otherwise, maturity value of foreign currency or rupee term deposit shall be automatically closed. Withdrawal of term deposits prior to maturity may be allowed at the discretion of the bank and may attract penalties by way of forfeiture or reduction in the interest as the case may be, payable on maturity and/or charges which are subject to change without notice to us, as determined by the Bank.

अन्यथा उल्लेख भएकै अवस्थामा बाहेक, विदेशी विनिमय वा नेपाली रुपैयाँको आवधिक निक्षेपको मासा समाप्त भएकैमा त्यसरी मासा समाप्ती पछि तत्काल पाकेको मुनाफा वा ब्याज सहितको रकम सोही वमोजिमको ब्याजदर वा मुनाफा प्राप्त हुने गरी थप त्यति नै आवधिका लागि बैंकले स्वतः नदीकरण गर्न सक्ने कुरा मलाई मञ्जुर छ । आवधिक निक्षेपको निर्धारित अवधि पूरा हुनु अगावै त्यसमा रहेको रकम किचन दिने वा नदिने भन्ने सम्बन्धमा बैंकले आफ्नो स्वविवेकमा प्रयोग गर्न सक्नेछ र यस्तो अवस्थामा आवधि पुगे पछि प्राप्त हुने ब्याज जफत वा कटौती गरी र/वा समय समयमा परिवर्तन हुने बैंकले निर्धारण गरेको शुल्क (चार्ज) असुल गरी बैंकले हर्जाना लगाउन सक्नेछ ।

- 13) We accept that there are risks associated with the Accounts denominated in foreign currency. Accordingly, we accept that withdrawals from and credit to foreign currency accounts shall be subjected to availability of foreign currency notes at the time of withdrawal and subject to prevailing Nepal Rastra Bank and Government Nepal's rules and regulations. We also agree that the Bank may decline acceptance of foreign currency notes for credit to the Accounts at its discretion.

विदेशी विनिमयमा खोल्ने खातामा जोखिम निहित रहेको न स्वीकार गर्दछु । तसर्थ त्यस्तो विदेशी विनिमय खाताबाट रकम किचन गर्दा वा जम्मा गर्नु पर्दा त्यस वस्तु सम्बन्धित विदेशी नोटका उपलब्धता तथा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको प्रचलित नियम कानूनको अधिनमा रहेर मात्र किचन वा जम्मा गर्ने सुविधा प्राप्त हुने कुरामा मेरो मञ्जुरी छ । बैंकले आफ्नो स्वविवेकमा खातामा विदेशी विनिमय जम्मा गर्नमा ईन्कार गर्न सक्ने कुरामा समेत मेरो मञ्जुरी छ ।

- 14) We accept that the Bank shall not be liable for unavailability of funds credited to the Accounts due to restrictions on convertibility or transferability or payment of funds, requisitions, involuntary transfer, acts of war, civil strike or other caused beyond the control of the Bank. We further accept that neither Registered Office nor any representative office, subsidiary or affiliate of Bank shall be liable for any consequences thereof, if due to any actions of or restriction imposed by Government of Nepal, Nepal Rastra Bank or any other authority or entity, any branch of the Bank is unable to either make payment to the customers at all or to transfer of such funds in such currency. We are solely responsible for all such risks and associated costs and expenses arising (including without limitation, those arising from any international or domestic legal or regulatory restrictions) in respect of any such account. We agree that the Bank's determination of whether it is or is not able, given the prevailing applicable law and regulations to make any payment from or permit any withdrawal or transfer from any Accounts shall be final and binding on the Customer and shall not be questioned.

मुद्राको परिवर्तनीयता वा हस्तान्तरणीयता वा रकम मुक्तानीमा बन्देज, नाज, अनिश्चितता, युद्धस्थिति, नाजारिक विद्रोह वा बैंकको काबुमन्दा बाहिरका अन्य परिस्थितिका कारण खातामा जम्मा भएको रकम उपलब्ध हुन नसकेमा बैंक जवाफदेही नहुने कुरा न स्वीकार गर्दछु । नेपाल सरकार, नेपाल राष्ट्र बैंक वा अन्य कुनै अधिकारप्राप्त अधिकारी वा निकायले लगाएको बन्देजका कारण बैंकले खातासँग सम्बन्धित मुद्रामा वा अन्य कुनै पनि मुद्रामा रकम मुक्तानी दिन नसकेमा वा त्यस्तो रकम जुन मुद्रामा रकमान्तर गर्नुपर्ने सोही मुद्रामा वा अन्य कुनै मुद्रामा रकमान्तर गर्न नसकेमा त्यसबाट उत्पन्न हुनसक्ने परिणामप्रति बैंकको वा नियमन बन्देजको फलस्वरूप व्यहोर्नु पर्ने सक्ने लगायतका सम्पूर्ण सर्षर्ष समेत को लागि न स्वयं जिम्मेवार हुनेछु । सम्बद्ध प्रचलित कानून तथा नियमले व्यवस्था गरे अनुरूपमा खाताबाट रकम मुक्तानी दिन वा रकम किचन वा रकमान्तर गर्न बैंक सक्षम भयो या भएन भन्ने सम्बन्धमा बैंकले गरेको निर्णय मलाई अन्तिम र मान्य हुनेछ र सो सम्बन्धमा कुनै प्रश्न गर्ने छैन ।

- 15) We understand that the statement of account in respect of the accounts will be provided and sent by mail or kept on hold at the Bank at such frequency as the Bank may determine from time to time or as requested by the customer. Statement of account will be provided on a quarterly basis for Saving account and monthly basis for Currency accounts unless otherwise advised. The contents of the statement of account will be treated as correct and conclusive and all discrepancies or objections, if any shall be deemed to be waived unless notified in writing to the bank within 30 days from the date of dispatch of the relevant statement. No statement of account will be sent or provided for a term deposit for which only deposit confirmation receipt will be issued. It is the responsibility of the account holder to provide the bank their correct and full address and any change in their address must be advised to the bank promptly. A flat fee according to the bank's Standard Tariff of Charges will be levied in the event if the statement to be posted is returned undelivered on account of wrong/incomplete address. A fee according to Bank's Standard Tariff of Charges will be levied for each duplicate statement.

खातासम्बन्धी हिसाब विवरण (स्टेटमेन्ट अफ एकाउन्ट) बैंकले समय समयमा निर्धारण गरेबमोजिमको कुनै निश्चित समय अवधिमा तयार गरी मलाई उपलब्ध गराउने तथा मेलमार्फत पठाईने वा मलाई उपलब्ध हुने किसिमले बैंकले राखिनेछ भन्ने सम्बन्धमा न जानकार छु । अन्यथा जानकारी गराएको अवस्थामा बाहेक वचत खाता सम्बन्धी हिसाब विवरण त्रैमासिक रूपमा र चल्ती खातासम्बन्धी हिसाब विवरण मासिक रूपमा उपलब्ध गराईनेछ । कुनै खातासम्बन्धी हिसाब विवरणमा कुनै त्रुटी वा कमीकमजोरी रहेभएमा सम्बन्धित हिसाब विवरण बैंकले चलानी गरेको मितिले ३० दिनभित्र त्यस्तो हिसाब विवरणमा उल्लेख भएका विषयहरूको त्रुटी, कमीकमजोरीका सम्बन्धमा लिखित रूपमा बैंकलाई सूचित गरिएको अवस्थामा बाहेक त्यस्तो हिसाब विवरणका सम्बन्धमा दावी विरोध गर्ने हक ग्राहकले फिर्ता लिइएको मानि त्यस्तो हिसाब विवरणलाई ठिक, दुरुस्त र अन्तिम मानिनेछ । आवधिक निक्षेप खाताको हकमा भने त्यस्तो खाता रहेभएकैमा जानिने हिसाब बाहेक कुनै पनि हिसाब विवरण पठाईने वा उपलब्ध गराईने छैन । बैंकलाई आफ्नो ठेगाना शुद्ध, यथार्थपरक र पूर्ण रूपमा उपलब्ध गराउने जिम्मेवारी खातावाला स्वयंको हुनेछ र त्यस्तो ठेगानामा पछि कुनै परिवर्तन हुन गइमा सो सम्बन्धमा तत्काल बैंकलाई जानकारी गराउनु पर्नेछ । प्रत्येक खातासम्बन्धी हिसाब विवरणको नक्कल प्राप्त गर्न बैंकले समय समयमा आफ्नो स्ट्याण्डर्ड टारिफ अफ चार्जमा निर्धारण गरेअनुसृतको शुल्क लाग्ने छ ।

- 16) We authorize the bank to respond, if it shall so choose, to any and all enquiries received from any other banks concerning the accounts without reference to us. For the avoidance of doubt, any such response may include a bank reference. We hereby authorize the bank to release any information in respect of my accounts and balances in the accounts to any authority demanding the same provided the has bank bonafide believes on requesting authority. We also agree that bank will not provide any account related information over telephone.

अन्य कुनै बैंकबाट मेरो खाताका सम्बन्धमा बैंकलाई प्राप्त हुन सक्ने कुनै वा सबै सोधपूछका सम्बन्धमा बैंकले आवश्यक जवाफ दिन चाहेमा मलाई कुनै जानकारी नदिई सो सम्बन्धमा जवाफ दिन म बैंकलाई अस्विकारी गर्दछु । शंका निवारणका लागि त्यस्ता कुनै पनि जवाफमा बैंकले सन्दर्भ उल्लेख गर्न सकिने छ । खाता तथा सो मा रहेको मौज्जातका सम्बन्धमा कुनै अधिकारीबाट जानकारी माग भई त्यस्तो जानकारी उपलब्ध गराउन आवश्यक छ भन्ने कुरामललेला बैंक विरुद्ध मभन्दा सो सम्बन्धमा कुनै पनि जानकारी उपलब्ध गराउन, म बैंकलाई अस्विकार प्रदान गर्दछु । खातावालालाई टेलिफोन मार्फत खातासम्बन्धी कुनै पनि जानकारी माग भई त्यस्तो जानकारी उपलब्ध नगराइने कुरामा मलेरो मञ्जुरी छ ।

- 17) We understand that we may close any of the Accounts by giving prior written notice to the Bank. The Bank may however, either, at its own instance, or at the instance of any court or administrative order, bank can close/ freeze/suspend the transaction from accounts without prior notice. Without being liable for any breach of any duty if may owe to us, bank is authorized to charge penalty in such situation what so ever applicable.

बैंकलाई पूर्व लिखित सूचना दिई मेरो नाममा रहेको कुनै पनि खाता बन्द गर्न सक्नेछु । तर बैंक स्वयंलाई आवश्यक परेको अवस्थामा वा कुनै अदालती वा प्रशासनिक वा अन्य कुनै आदेश निर्देशन पालनागर्ने शिलसिलामा मलाई पूर्व सूचना नदिई वा म उपरको कुनै कर्तव्य उल्लंघन भए वापत दायित्व व्यहोर्नु नपर्ने गरी बैंकले त्यस्तो खाता बन्द गर्न, रोक्का राख्न वा खाताबाट हुने कारोबारलाई निलम्बनमा राख्न तथा हजाना लजाउन सक्नेछ ।

- 18) We authorize the Bank to make disclosure of the Account information as required by court order or competent authority or agency under the provisions of applicable law and/or otherwise to protect the interest of the Bank.

कुनै अदालती आदेश वा सम्बद्ध कानूनले गरेको व्यवस्था अनुसार अधिकारप्राप्त अधिकारी वा निकायले मागेको अवस्थामा खातासम्बन्धी सूचना प्रवाह गर्न र बैंकको हित अन्य तवरले सुरक्षित गर्न म बैंकलाई अस्विकार प्रदान गर्दछु ।

- 19) We understand that the Bank may close any of the Accounts without giving any notice to us. Any credit balance remaining due after 60 days of closing of accounts will be sent by mail to us by a draft or pay-order to the registered address of mine or first customer by post mail or courier. After this dispatch of remaining balance in the form of draft or pay order, the bank will be free from all liability in respect of the Account.

बैंकले मलाई कुनै सूचना नदिई पनि खाता बन्द गर्न सक्नेछ भन्ने सम्बन्धमा म जानकारी छु । खातामा कुनै मुक्तानी योग्य निक्षेप रहेको भएमा ६० दिन समय मुक्तान भएपछि मलाई वा ग्राहकहरूमध्ये पहिले नाम उल्लेख भएको ग्राहकलाई ड्राफ्ट वा मुक्तानी आदेश हुलाक वा कुरियर (मैले) मार्फत पठाउने छ, तत्पश्चात खाताका सम्बन्धमा आफ्नो दायित्वबाट बैंक पूर्ण रूपमा मुक्त हुनेछ ।

- 20) In relation to any transaction/operation of any of the accounts, the Bank shall not be liable for any loss resulting in the event of our incapacity or bankruptcy (or any other analogous events or proceedings) unless and until the Bank has received written notice of such event together with documentary evidence to the Bank. Further, the Bank, shall not be liable to us for any losses, damages or delay attributable in whole or in partial to the acts or omission of any government agency or any other event outside the Bank's control including, without limitations, strikes, industrial action, equipment failure or interruption of power supplies.

कुनै पनि खाताका सम्बन्धमा हुने कुनै पनि कारोवारका क्रममा मेरो मृत्यु, अशक्तता वा दामासाही (वा यस्तै खालका अन्य कुनै घटना वा कान कारवाही) सृजित भई सो सम्बन्धमा बैंकले तोकेवमोजिमका आवश्यक कागज प्रमाणसहित बैंकलाई लिखित सूचना प्राप्त नभएसम्म त्यस्तो कारोबारबाट हुन सक्ने कुनै पनि हानि, नोक्सानी वापत बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्ने छैन । साथै, कुनै सरकारी कार्यलयको हट वा हद्दताल, औद्योगिक कारवाही, यन्त्र उपकरणको गडबडी वा उर्जा आपूर्तिमा अवरोध जस्ता बैंकको काबुभन्दा बाहिरको कुनै पनि परिस्थितिको कारण बैंकले कुनै कान कारवाही नगरेको वा गरेको कारण म उपर पर्नसक्ने कुनै पनि हानि, नोक्सानी वा बिलासुस्तीका सम्बन्धमा बैंकले कुनै पनि दायित्व व्यहोर्नु पर्नेछैन ।

- 21) In the situation of insuance conflicting or unclear instruction issued by ourselves or any of the persons authorized to operate the Accounts, the Bank shall be entitled forthwith to stop the operation of the relevant Accounts until such instruction shall received clearly or the matter is resolved to the stisfactory level. We agree that the Bank will not be liable for failing to take any action in respect of the Accounts in the above situations.

म तथा मैले खाता संचालनको अस्तीयाारी प्रदान गरेका कुनै व्यक्ति वाट अपुष्ट तथा विवादित निर्देशन जारी गरेको सङ्घमा बैंकलाई पित बुझनेगरी त्यस्तै विवाद समाधान नभएसम्म सम्बन्धित खाता संचालनमा तत्काल रोक्क लगाउन सक्नेछ । अस्पष्ट र विवादित निर्देशन जारी गरेवापत उक्तखातामा हुने कुनै पनि कारोवारका लागी सो बैंक जिम्मेवार हुनेछैन भन्ने कुरामा म मञ्जुरी छु ।

- 22) Cheque-book to a third party will be delivered only after obtaining the identity document of the receiver and authority from the account holder.

तेस्रो पक्षमार्फत चेक बुक पठाउँदा सो बुकिङलिनले तेस्रो पक्षको परिचय सुन्ने कागजात र खातावालाले दिइएको अस्विकारी प्राप्त गरेर मात्र पठाईनेछ ।

- 23) We understand that Accounts may automatically be closed if information/documents not submitted as required by the bank or the account remain dormant for more than 6 months or they carry nil, negative or balances less than the applicable ledger fee for 60 consecutive days.

बैंकद्वारा माग गरिएको विवरण कागजात पेश नगरेपछि वा खाताबाट ६ महिना भन्दा बढी समयसम्म कुनै रकम मुक्तानी हुने कारोबार नभएमा, खातामा शुन्य वा ऋणात्मक मौज्जात रहन गइपछि वा खातामा रहेको मौज्जात खाता बन्द गर्दा लाग्ने शुल्क भन्दा कम हुन गइपछि खाता स्वतः बन्द हुनसक्ने कुरामा म जानकारी छु ।

- 24) We agree that the Bank shall not be held responsible for any shortfall/shortavailed of cash, not brought to the notice of the bank during cash withdrawal at the bank's counter. It is our responsibility to count and verify the cash at the time of withdrawal.

आफूले किन्की लिइको नगद काउण्टरमै गणना गर्नुपर्ने र त्यस्तो रकममा कुनै कमी वा नपुग्दा हुन गइएको पछि थाहा हुन गइपछि सो सम्बन्धमा बैंक जवाफदेही नहुने कुरामा म मञ्जुरी छ ।

- 25) We accept that the Bank shall have the right to refuse to open an Account or to close an existing Account without assigning any reason. The Bank may prescribe minimum balance requirements for opening and/or maintaining Accounts. The prescribed minimum balance must always be maintained. We are aware that information related to NPR and foreign currency account are made available through Bank's Reception Desk.

कुनै कारण सन्त नदेखाई कुनै पनि खाता खोल्न ईन्कार गर्ने वा खोल्नसकेको खाता बन्द गर्ने अधिकार बैंकमा सुरक्षित रहने कुरा म स्विकार गर्दछु । बैंकले खाता खोल्न र वा खोल्नसकेको खाता कायम राख्न आवश्यक पर्ने न्यूनतम मौज्जात तोक्न सक्नेछ । तोकिएको न्यूनतम मौज्जात अनिवार्य रूपमा कायम राख्नुपर्नेछ, अन्यथा न्यूनतम शुल्क लाग्नेछ । स्थानीय तथा विदेशी दुवै मुद्रामा खोल्ने खाता सम्बन्धमा तत्काल लागू रहेको न्यूनतम मौज्जातका वारेमा बैंकको रिस्पेन्स डेस्कमा सम्पर्क राखी आवश्यक जानकारी लिन सकिने कुरामा म जानकारी छु ।

- 26) We understand, in relation to partnership accounts, each one of the partners shall be both jointly and severally liable for the payment of any finance, together with return, interest, thereon at a rate determined by the Bank from time to time.

साझेदारी खाताको सम्बन्धमा प्रत्येक साझेदार कुनैपनि कर्जा वा अन्य मुक्तानी गर्नुपर्ने रकम ब्याज (बैंकले निर्धारित गरेकै दरमा) आदि बुझाउन तथा खाता सम्बन्धित अन्य कुनैपनि दायित्व प्रत्येक साझेदारले एकल वा साझेदारहरूले संयुक्त रूपमा बहन गर्नुपर्नेछ भन्ने कुरामा म जानकारी छु ।

- 27) Said as otherwise provided in this Terms and conditions, any demand or communication made by the Bank under these Terms shall be in writing and sent at the address given by the customer (or such other address as update by the Customer recently) by post or courier. The date of post dispatch shall be deemed to have the date of receipt of post or courier by us.

यसमा उल्लिखित शर्त बन्देजहरूमा अन्यथा उल्लेख भएकामा बाहेक यस सम्बन्धमा बैंकले पठाउने कुनै पनि मागदावी वा सूचना वा जानकारी मैले दिएको ठेगाना (वा समय समयमा मैले बैंक लाई जानकारी गराएको अन्य ठेगाना) मा लिखित रूपमा पठाईनेछ र हुलाक वा कुरियरबाट पठाइएको खण्डमा जुन मितिमा पठाइएको हो सोही मितिमा मेरो नाममा तामिल भएको वा मैले प्राप्त गरेको मानिने छ।

28) We accept that the Bank reserves the right to modify these Terms from time to time. The revised or modified Terms will become effective upon notice being given to us. Such notice being deemed to have been properly given, if the revised Terms and Conditions are displayed or made available at the Registerd Office/Representative Office/Bank Branch for a period of 15 days from the date of revision. We hereby waive any and all claims we may have against the Bank pursuant to the Accounts or these Terms unless such claim is based on fraud or wilful misconduct to the Bank. The Bank's interpretation of these terms shall be final and binding on us. We have signed the application form as a token of acceptance of the aforesaid Terms and we have read and understood the Terms prior to such signing.

यसमा उल्लिखित शर्त बन्देजहरू समय समयमा हेरफेर वा परिवर्तन गर्ने अधिकार बैंकमा सुरक्षित रहने कुरालाई म स्विकार गर्दछु। त्यसरी हेरफेर वा परिवर्तन भएको शर्तबन्देजहरू लागू हुनेछन्। त्यस्तो सूचना बैंकको सूचना पाटीमा १५ दिनसम्म राखिएमा रितपूर्वक मलाई दिएको मानिनेछ। साता वा यसमा उल्लिखित शर्तबन्देजहरू अनुरूप मलाई बैंक उपर गर्न सक्ने कुनै पनि माग, दावीहरू बैंकको जालसाजी वा बदनियतपूर्ण काम कारवाहीमा आधारित भएको अवस्थामा बाहेक मैले गर्न सकेको सबैसाले माग, दावीहरू यसै लिखतबाट न फिर्ता लिन्छु। यसमा उल्लिखित शर्तबन्देजहरूका सम्बन्धमा बैंकले गरेको व्याख्या मेरा लागि अन्तिम र मान्य हुनेछ। उपरोक्त शर्तबन्देजहरू उपरको हाम्रो स्विकारोक्ति स्वरूप आवेदन फारममा हामीले हस्ताक्षर पूर्व उक्त शर्तबन्देजहरू पढी, वाची सोको मतलब तथा परिणाम बुझेको ठिक साँचो हो।

Authorized Signatory(ies) and Seal  
(आधिकारीक दस्तखत र छाप)

#### Documents Required (आवश्यक कागजातहरू)

##### Limited Company Accounts

(लिमिटेड कम्पनीका खाताहरू)

1. Complete Account Opening Form  
(पुरा भरेको खाता खोल्ने फारम)
2. Certificate of Incorporation  
(दर्ता प्रमाणपत्र)
3. Tax Registration Certificate (PAN)  
(कर दर्ता प्रमाणपत्र)
4. Board Resolution  
(संचालक समितिको निर्णय)
5. Memorandum and Articles of Associations  
(प्रबन्धनपत्र तथा नियमावली)
6. Copy of Identification and one Passport size photographs of all signatories  
(दस्तखत कर्ताको परिचय खुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)
7. Certificate of register of joint stock companies that the company is entitled to commence business  
(लिमिटेड कम्पनीको हकमा ब्यवसाय संचालन अनुमती खुलेको दर्ता प्रमाणपत्र)
8. Document evidencing registration/operating address  
(दर्ता/संचालन ठेगाना प्रमाणीकरणको कागजात)
9. Latest Audited financial  
(अद्यावधिक लेखापरीक्षण प्रतिवेदन)
10. Details of Board of Director, CEO, Key Officials, Signatories  
(संचालक समिति, प्र.का.अ., मुख्य व्यक्ति, अधिकार प्राप्त दस्तखतवालाहरूको विवरण)
11. Other documents and details. (If required)  
(अन्य कागजात र विवरणहरू, आवश्यकताअनुसार)

#### Associations, Committees, Societies, etc. (संघ, समिति, सामाजिक संस्था, इत्यादी)

1. Complete Account Opening Form  
(पुरा भरेको खाता खोल्ने फारम)
2. Registration  
(दर्ता कागजात)
3. Trust Deed (Reg.)  
(ट्रस्ट डीड)
4. Constitution  
(विधान)
5. Copy of Identification and one Passport size photographs of all signatories  
(दस्तखत कर्ताको परिचय खुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)

#### Sole Proprietorship/Partners/ Partnership Accounts (व्यक्तिगत/साझेदारी खाताहरू)

1. Complete Account Opening Form  
(पुरा भरेको खाता खोल्ने फारम)
2. Registration Certificate  
(दर्ता प्रमाणपत्र)
3. Tax Registration Certificate (PAN)  
(कर दर्ता प्रमाणपत्र)
4. (Reg.) Partnership Deed  
(समझदारी पत्र)
5. Copy of identification and one Passport size photographs of all signatories  
(दस्तखत कर्ताको परिचय खुल्ने कागजातको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटोग्राफ)
6. Latest Audited Financial Statement or Self-declaration of non-required  
(अद्यावधिक लेखापरीक्षण प्रतिवेदन वा स्वाघोषण)
7. Details of Proprietor, Partners, Key Officials, Authorized Signatories  
(संस्थापक, साझेदार, मुख्य व्यक्तिहरू, अधिकार प्राप्त दस्तखतवालाहरूको विवरण)

Date (मिति)  -  -

Bank Address (बैंक ठेगाना)

### Account Details (खाताको विवरण)

Account Holder Name (In Block Letters) (In English)

खातावालाको नाम (देवनागरीमा)

Account No (खाता नं.)

### Registration Details (दर्ताको विवरण)

Constitution (विधान)

Proprietorship (एकल व्यवसाय)  Partnership (साझेदारी)  Pvt.Ltd. (प्रा.लि)  Public Ltd. (पब्लिक लि.)  Others (अन्य) ..... (Specify) (खुलाखुलोस)

Office of Registration (दर्ता भएको कार्यालय)  Place of Registration (दर्ता भएको स्थान)

Date of Registration (दर्ता मिति)  Registration No. (दर्ता नं.)

PAN No. (स्थाई ले नं.)  VAT No. (भ्याट नं.)

License No. (ईजाजत नं.)  Type of Business (कारोबारको किसिम)

### Registered Address (दर्ता ठेगाना)

House No. (घर नं.)  Ward No. (वडा नं.)  Street/Tole (सडक/टोल)

Municipality/RMC (न.पा/गा.पा.)  District (जिल्ला)  Phone No. (फोन नं.)

Fax No. (फ्याक्स नं.)  Email (इमेल)  Website (वेबसाईट)

### Current Address (हालको ठेगाना)

House No. (घर नं.)  Ward No. (वडा नं.)  Street/Tole (सडक/टोल)

Municipality/VDC (न.पा/गा.पा.)  District (जिल्ला)  Phone No. (फोन नं.)

Fax No. (फ्याक्स नं.)  Email (इमेल)  Website (वेबसाईट)

Name of Key contact official (मुख्य सम्पर्क व्यक्तिको नाम)

Mobile No. of Key contact official (मुख्य सम्पर्क व्यक्तिको मो.नं.)  Mobile No. of Authorized Signatory (आधिकारीक हस्ताक्षर कर्ताको मो.नं.)

### Type Of Account- Mark [✓] As Appropriate (खाताको प्रकार- उपयुक्त ठाउँमा [✓] लगाउनुहोस्)

Account Type (खाताको प्रकार)  Current (चलती)  Saving (बचत)  Others (अन्य) ..... (Specify) (खुलाखुलोस)

Currency (मुद्रा)  NPR (रुपैया)  USD (अमेरिकी डलर)  Others (अन्य) ..... (Specify) (खुलाखुलोस)

### Nature of Company, Organization or Business (कम्पनी, संस्था, व्यवसायको प्रकार)

Area of Operation (संचालन क्षेत्र)  Nature of Business (व्यवसायको प्रकार)

Number of Offices (Branches) (कार्यालय/शाखा संख्या)

**Details of Branch (शाखाको विवरण)**

S.No. (क्र.सं.)	Location (स्थान)	Address (ठेगाना)	Contact Person (सम्पर्क व्यक्ति)	Contact No. (सम्पर्क नं)

Note: Please use additional sheet as required. / (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।)

**Transaction Details (कारोबारको विवरण)**

Purpose of Account (खाताको उद्देश्य)

Maximum Amount per Transaction (अधिकतम रकम प्रति कारोबार)

Details (विवरण)	Number (संख्या)	Amount in Figure (रकम अंकमा)
Estimated Monthly Transactions (अनुमानित मासिक कारोबार)		
Estimated Annual Transactions (अनुमानित वार्षिक कारोबार)		

Location map of residential address of account holder  
खातावालाको वसोबास गर्ने ठेगानाको मार्ग चित्र



.....  
Authorized Signatory(ies) and Seal  
(आधिकारीक दस्तखत र छाप)

(Please mention nearest prominent landmark like temple/depart ment store/school etc.)

(कृपया नजिकको मन्दिर/स्कूल जस्ता कुनै खास स्थान/वस्तु को चिन्ह उल्लेख गर्नुहोला)

Note: In case of change in address, the bank must be informed immediately and the location map updated accordingly.

(नोट: वसोवास गर्ने ठेगाना परिवर्तन भएमा बैंकलाई तुरुन्त नयाँ ठेगानाको नक्सा समेत जानकारी गराउनु पर्ने ।)

**Details of Signatories (दस्तावेज गर्नेको विवरण)**

S.No. (क्र.सं.)	Name (नाम)	Nationality (राष्ट्रियता)	Position/Designation (तह/पद)	Full Residential Address with house & ward no. (वसोवासको पुरा ठेगाना, घर नं. र वार्ड नं. सहित)
1				
2				
3				
4				
5				

Note: Please use additional sheet as required. / (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।)

**Details of Board Members (बोर्ड सदस्यहरूको विवरण)**

S.No. (क्र.सं.)	Name (नाम)	Nationality (राष्ट्रियता)	Position/Designation (तह/पद)	Share holding % (शेयर होल्डिङ्ग %)	Full Residential Address with house & ward no. (वसोवासको पुरा ठेगाना, घर नं. र वार्ड नं. सहित)
1					
2					
3					
4					
5					

Note: Please use additional sheet as required. / (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।)

**Details of Beneficiales and Shareholders owning more than 10% share (हितधिकारीहरू र १०% भन्दा माथिका शेयरधनीहरूको विवरण)**

S.No. (क्र.सं.)	Name (नाम)	Nationality (राष्ट्रियता)	Share holding % (शेयर होल्डिङ्ग %)	Contact No. (सम्पर्क नं.)	Full Residential Address with house & ward no. (वसोवासको पुरा ठेगाना, घर नं. र वार्ड नं. सहित)
1					
2					
3					
4					
5					

Note: Please use additional sheet as required. / (नोट: आवश्यकता अनुसार अतिरिक्त पृष्ठ मर्नुहोला ।)

Do you have any shareholder (ownership 10% or more)/beneficiary owner in your company/organization who are associated (US Citizen, US Resident, Green Card Holder and Firm/Co.) with USA?

(के तपाईंको संस्था/कम्पनीको शेयरधनी १०% वा सो भन्दा माथिको स्वामित्व भएको)/ हितधिकारी संयुक्त राज्य अमेरिका संग सम्बन्धित (संयुक्त राज्य अमेरिकाको नागरिक, एक क्यालेण्डर वर्ष भित्रमा १८० दिन वा सो भन्दा बढी बसोवास गरेको व्यक्ति, ग्रीनकार्ड होल्डर, फर्म/कम्पनी आदि) हुनुहुन्छ ?

YES  (हो)  NO  (होइन)

**If yes, please specify (यदि हुनुहुन्छ भने कृपया उल्लेख गर्नुहोस् ।)**

S.No. (क्र.सं.)	Name (नाम)	Passport No. (राहदानी नं.)	Passport Issued Date (DD-MM-YYYY)	VISA Expiry Date (DD-MM-YYYY)

Do you have any shareholder (ownership 10% or more)/beneciary owner in your company/organization who are resident / citizen of Country other than USA?

YES  (हो)  NO  (होइन)

If yes, please specify (यदि हुनुहुन्छ भने कृपया उल्लेख गर्नुहोस्।)

S.No. (क्र.सं.)	Name (नाम)	Passport No. (राहदानी नं.)	Passport Issued Date (DD-MM-YYYY)	VISA Expiry Date (DD-MM-YYYY)

I we/hereby declare that all the information provided are true and correct. In case of information not available with me/us or not applicable to me/us, the same has been specifically mentioned in the respective section of this form.

म/हामी ले उपलब्ध गराएका विवरणहरू ठिक र सौचो हुन् । म/हामी सँग नभएका विवरणहरू अथवा म/हामी सँग सम्बन्धित नभएका विवरणहरू यदि फारमको तोकिएका खण्डहरूमा उल्लेख गरिएको छ/छैन ।

Official Seal (आधिकारिक छाप)

.....  
Authorized Signature (आधिकारिक दस्तखत)

### For Bank's Use Only

Account Risk Grade  High Risk  Low Risk  Medium Risk

Reason of Risk Grade

.....  
Authorized Person  
Name  
Date

.....  
Authorized Person  
Name  
Date

KYC Scanned Date   -   -